

Deu

Chapter 5

Nepali Interlinear

Reference: Nepali ERV

וַיְקַרְא	מֹשֶׁה	אֶל-	כָּל-	יִשְׂרָאֵל	וַיֹּאמֶר	אֲלֵהֶם	שָׁמַע	יִשְׂרָאֵל	אֶת-	הַחֲקִים	וְאֵת-
र-बोलाए	मोशाले	सबै	समस्त	इसाएललाई	र-भने	तिनीहरूलाई	सुन	इसाएल	यी	विधिहरू	र-यी
H7121	H4872	H0413	H3605	H3478	H0559	H0413	H8085	H3478	H0853	H2706	H0853
הַמְשָׁפְטִים	אֲשֶׁר	אֲנֹכִי	דִּבַּר	בְּאָזְנוֹכֶם	הַיּוֹם	וּלְמִדְוָתֶם	אֲתֶם	וּשְׁמֵרְתֶם	לְעִשְׂתֶּם:		
न्यायहरू	जुन	म	बोल्दैछु	तिम्रा-कानमा	आज	र-सिक	तिनीहरू	र-पालन-गर	तिनीहरू-गर्न		
H4941	H0595	H1696	H0241	H3117	H3925	H104	H0853	H8104			

मोशाले इसाएलीहरू सबैलाई बोलाएर भने, “इसाएलीहरू हो, आज म जुन विधि-विधानहरू र नियमहरू बताउँछु, सुन। यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन।

יְהוָה	אֱלֹהֵינוּ	כָּרַת	עִמָּנוּ	בְּרִית	בְּחֹרֵב:
परमप्रभुले	हाम्रा-परमेश्वरले	बाँधे	हामीसँग	करार	होरेबमा
H3068	H0430	H3772	H1285	H2722	

परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नु भयो।

לֹא	אֶת-	אֲבֹתֵינוּ	כָּרַת	יְהוָה	אֶת-	הַבְּרִית	הַזֹּאת	כִּי	אֲתֵנוּ	אֲנַחְנוּ	אֱלֹהֵי
होइन	हाम्रा	पिता-पुर्खाहरूसँग	बाँधे	परमप्रभुले	यो	करार	यो	तर	हामीसँग	हामी	यी
H3808	H0854	H0001	H3772	H3068	H0853	H1285	H2063	H0854	H0587	H0428	
זֶה	הַיּוֹם	כִּלְנוּ	חַיִּים:								
यहाँ	आज	हामी-सबै	जीवित								
H6311	H3117	H3605									

परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ।

אֲנִים	בְּפָנִים	דִּבַּר	יְהוָה	עִמָּכֶם	בְּהָר	מִתּוֹךְ	הָאֵשׁ:
अनुहार	अनुहारमा	बोल्नुभयो	परमप्रभुले	तिमीहरूसँग	पहाडमा	बीचबाट	आगोको
H6440	H6440	H1696	H3068	H0996	H2022	H8432	H0784

परमप्रभुले तिमीहरूसित पर्वतमा आगोबाट सामुन्ने भएर बोल्नु भयो।

אֲנֹכִי	עָלַי	בֵּין-	יְהוָה	וּבֵינֵיכֶם	בְּעֵת	הַהוּא	לְהִיגֵד	לְכֶם	אֶת-	דִּבַּר
म	उभिएको-थिएँ	बीचमा	परमप्रभु	र-तिमीहरूको	त्यस-समयमा	त्यो	जनाउन	तिमीहरूलाई	यो	वचन
H0595	H5975	H0996	H3068	H0996	H6256	H1931	H5046	H0853	H1697	
יְהוָה	כִּי	יֵרָאֶתְם	מִפְּנֵי	הָאֵשׁ	וְלֹא-	עָלֵיכֶם	בְּהָר	לְאֹמֵר:	ס	
परमप्रभुको	किनकि	तिमीहरू-डरायो	अगाडि	आगोको	र-होइन	चढ्यौ	पहाडमा	भन्दै	—	
H3068	H3372	H6440	H0784	H3808	H5927	H2022	H0559			

तर तिमीहरू आगोदेखि डरायो। अनि तिमीहरू पहाडमा गएनौ यसकारण म परमप्रभु अनि तिमीहरूको बीचमा परमप्रभुले के भन्नुहुन्छ भनेर खडा भएँ। परमप्रभुले भन्नुभयो,

אֲנֹכִי	יְהוָה	אֱלֹהֵיךָ	אֲשֶׁר	הוֹצֵאתִיךָ	מֵאֶרֶץ	מִצְרָיִם	מִבְּיֹת	עַבְדֶּיךָ:
म	परमप्रभु	तिम्रा-परमेश्वर	जसले	तिमीलाई-निकाले	देशबाट	मिश्रको	घरबाट	दासत्वको
H0595	H3068	H0430	H3318	H0776	H4714	H5650		

‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियो बाहिर आउनमा मार्गदर्शन गरेँ। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नेपर्छ।

7 לֹא יְהוָה לִּי אֱלֹהִים אֲחֵרִים עַל-פָּנָי:
हुनेछैन हुनेछैन अरू अरू देवताहरू देवताहरू तिमी तिमी
H3808 H1961 H0430 H0312 H6440 H6440

'तिमीहरूले म बाहेक अरू कुनै देवी-देवताहरू मात्र हुँदैन।

8 לֹא-תִבְנֶה נִבְנָה לִּי-וַאֲשֶׁר מִמַּעַל וְאֲשֶׁר בְּאָרֶץ אֲשֶׁר תִּמְוָנָה כָּל-וַפְּסֹלִי לִּי תַעֲשֶׂה-הָ לֹא-נִבְנָה
नबनाऊ नबनाऊ कुनै-पनि मूर्ति तिमी-लागि नबनाऊ नबनाऊ
H3808 H6459 H3605 H8544 H0776 H4605 H8064 H0776

מִתְחַת וְאֲשֶׁר בַּמַּיִם וְאֲשֶׁר בַּתְּחִת לְאָרֶץ:
तल पानीमा वा-जुन तल तल
H8478 H4325 H0776 H8478

'तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन।

9 לֹא-תִשָּׁחַק נִדְּוֹנְתָּ וְלֹא-תִשָּׁחַק נִדְּוֹנְתָּ לְהֵם וְלֹא-תִשָּׁחַק נִדְּוֹנְתָּ לְהֵם
नदण्डवत-गर नदण्डवत-गर तिनीहरूलाई तिनीहरूलाई र-नसेव र-नसेव
H3808 H7812 H3808 H5647 H0595 H3068 H0430 H0410

קָנָא דַּבְּרָה עֹן אֲבוֹתַי עַל-בְּנֵי וְעַל-שְׁלֵשִׁים וְעַל-רַבְעִים
डाहालु दण्ड-दिने अधर्म पिताहरूको माथि सन्तानहरूमा र-माथि र-माथि
H7067 H5771 H0001 H7256 H8029

לְשָׂאָהּ:
मलाई-घृणा-गर्नेहरूको
H8130

कुनै मूर्तिको सेवा तथा पूजा नगर। किन? किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म ईर्ष्यालु छु र मेरा मानिसहरूले अरूलाई पूजा गरेको सहन सक्तिनँ। मेरो इच्छा विरुद्ध पूजा गर्नेहरू मेरा शत्रुहरू हुनेछन् र म तिनीहरू मात्र होइन तिनीहरूका छोरा-छोरीहरू देखि नाति-नातिनी अनि पनाति-पनातिनीसम्मलाई दण्ड भोग्न लाउने छु।

10 וְעַשָּׂה וְחָסֵד לְאֵלֵינוּ לְאֵלֵינוּ לְאֵלֵינוּ לְאֵלֵינוּ
र-देखाउने कृपा हजारौंलाई हजारौंलाई मलाई-प्रेम-गर्नेहरूलाई मलाई-प्रेम-गर्नेहरूलाई
H0505 H0157 H8104 H4687 H4687

तर जसले मलाई प्रेम गर्छन् र मेरो आज्ञाहरू पालन गर्छन् तिनीहरूको हजारौं पुस्तासम्म म तिनीहरू प्रति कृपालु हुनेछु।

11 לֹא-תִשָּׂא נִלְיָהּ תִּשָּׂא נִלְיָהּ אֶת-שְׁמִי יְהוָה אֶת-שְׁמִי יְהוָה
नलिऊ नलिऊ यो यो नाम नाम परमप्रभुको परमप्रभुको
H3808 H5375 H0853 H8034 H0430 H7723 H3068 H3068 H0853 H0853

אֲשֶׁר-יָסַד יִשָּׂא יִשָּׂא אֶת-שְׁמוֹ לְשָׂאָהּ:
जसले लिन्छ लिन्छ उहाँको नाम व्यर्थमा
H5375 H0853 H8034 H7723

'यदि कसैले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ व्यर्थमा लिए ती मानिस दोषी हुन्छ अनि परमप्रभुले उसलाई निर्दोष पार्नु हुन्न, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा लिनु हुँदैन।

12 שְׂמוֹרָה יָמִים יוֹם הַשַּׁבָּת לְקַדְּשׁוֹ כְּאֲשֶׁר יָצִוְנוּ יְהוָה לֹא-יִנְקָה וְאֶל-הָיָה
पालन-गर पालन-गर दिन दिन शब्बाथको शब्बाथको पवित्र-राख पवित्र-राख जसरी जसरी आज्ञा-दिनुभयो आज्ञा-दिनुभयो
H8104 H0853 H3117 H7676 H6942 H6680 H3068 H0430

'विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो।

13 שֵׁשֶׁת יָמִים יָמִים יָמִים יָמִים
छ दिन दिन दिन दिन
H8337 H3117 H5647 H3605 H4399

सातामा छ दिन आफ्नो काम गर।

14	וְיוֹם	הַשְּׁבִיעִי	אֲשֶׁר	לַיהוָה	אֱלֹהֵינוּ	לָא	תַעֲשֶׂה	כָּל-	מְלָאכָה	אֲתָה
	तर-दिन	सातौं	शब्बाथ	परमप्रभुको	तिम्मी-परमेश्वरको	नगर	नगर	कुनै-पनि	काम	तिमी
	H3117	H7637	H7676	H3068	H0430	H3808		H3605	H4399	

र-तिम्मी-परदेशी	तिम्मी-पशुहरू	र-सबै	र-तिम्मी-गधा	र-तिम्मी-गोरु	र-तिम्मी-दासी	र-तिम्मी-दास	र-तिम्मी-छोरी	र-तिम्मी-छोरा
H1616	H0929	H3605	H2543	H7794	H0519	H5650	H1323	

तिम्मी-जस्ते	र-तिम्मी-दासी	तिम्मी-दास	विश्राम-गरोस्	ताकि	तिम्मी-ढोकाभित्र	जुन
H3644	H0519	H5650	H5117	H4616	H8179	

तर सातौं दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्राम लिनुपर्छ र त्यस दिन तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनी, कमारा-कमारीहरू अथवा तिमीहरूका शहरहरूमा बस्ने विदेशीहरूले पनि काम गर्नुहुदैन। तिमीहरूका कमारा-कमारीहरू पनि तिमीहरू झैं विश्राम लिनु पर्छ अनि यहाँसम्म कि तिमीहरूले पालेका गोरू, गधा तथा अरू पशुहरूलाई पनि काम लगाउनु हुँदैन।

15	וְזָכַרְתָּ	כִּי-	עָבַד	הַיְיִת	בְּאֶרֶץ	מִצְרַיִם	וַיִּצְאֵךָ	יְהוָה	אֱלֹהֵינוּ	מִשָּׁם	בְּיַד
	र-सम्झ	कि	दास	थियो	देशमा	मिश्रको	र-निकाले	परमप्रभुले	तिम्मी-परमेश्वरले	त्यहाँबाट	हातले
	H2142		H5650	H1961	H0776	H4714	H3318	H3068	H0430	H8033	H3027

दिन	यो	पालन-गर्न	तिम्मी-परमेश्वरले	परमप्रभु	आज्ञा-दिनुभयो	यसैले	यसैले	फैलाइएको	र-पाखुराले	बलियो
H3117	H0853		H0430	H3068	H6680			H5186	H2220	H2389

הַשְּׁבִתָּה
—
[H7676](#)

यो कहिल्यै नबिर्स तिमीहरू मिश्र देशमा कमारा थियो र परमप्रभु तिमीहरूका परमेश्वरको आफ्नो शक्तिले तिमीहरूलाई यहाँ ल्याउनु भयो। उहाँले तिमीहरूलाई स्वतन्त्र बनाउनु भयो। यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले विश्राम-दिनलाई एक विशेष दिनको रूपमा मान्नु भनी आज्ञा दिनुभएको छ।

16	כְּבָד	אֲתָה	אֲבִיךָ	וְאֵת-	אֲמֵנוּ	כְּאֲשֶׁר	צִוָּנוּ	יְהוָה	אֱלֹהֵינוּ	לַעֲשׂוֹת	אֲתָה	יוֹם
	आदर-गर	तिम्मी	बुबालाई	र-तिम्मी	आमालाई	जसरी	आज्ञा-दिनुभयो	परमप्रभु	तिम्मी-परमेश्वरले	पालन-गर्न	यो	दिन
	H3513	H0853	H0001	H0853	H0517		H6680	H3068	H0430	H4616	H0853	H3117

तिम्मी-परमेश्वरले	परमप्रभु	जुन	भूमिमा	माथि	तिमीलाई	भलो-होस्	र-ताकि	तिम्मी-दिनहरू	लामा-होऊन्
H0430	H3068		H0127		H3190	H4616	H3117	H0748	

לָא
—
तिमीलाई
נָתַן
दिँदै-हुनुहुन्छ
[H5414](#)

'परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौं अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।

17	לָא	תִּמְצָח:	—
	नगर	हत्या	
	H3808	H7523	

'तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।

18	וְלֹא	תִּבְחָן:	—
	र-नगर	व्यभिचार	
	H3808	H5003	

'तिमीहरूले व्यभिचारको पाप गर्नु हुँदैन।

19	וְלֹא	תִּבְחָן:	—
	र-नगर	चोरी	
	H3808	H1589	

‘तिमीहरूले कुनै चीज चोर्नु हुँदैन।

20	וְלֹא־	תַּעֲנֶה	בְּרַעַי	עָרָה	שָׂאוּ:	ס
	र-नदेऊ	नदेऊ	तिम्रो-छिमेकीको-विरुद्ध	गवाही	झूटो	—
	H3808		H7453	H5707	H7723	

‘तिमीहरूले अरू मानिसहरूको विषयमा कहिल्यै झूटो बोल्नु हुँदैन।

21	וְלֹא	תַּחֲמוֹד	אִשְׁתּוֹ	רַעַי	ס	וְלֹא	תַּתְּאוּרָה	בַּיִת	רַעַי	שָׁרְהוּ
	र-नगर	लोभ	पत्नीको	तिम्रो-छिमेकीको	—	र-नगर	लालसा	घर	तिम्रो-छिमेकीको	उसको-खेत
	H3808	H0802	H7453	H7794	H2543	H3808	H0183	H7453	H7453	H0784
	וְעַבְדּוֹ	וְאִמָּתוֹ	שׁוֹרָו	וְחַמְרוֹ	וְכֹל	אִשָּׁר	לְרַעַי:	ס	—	
	र-उसको-दास	र-उसकी-दासी	उसको-गोरु	र-उसको-गधा	र-सबै	जुन	तिम्रो-छिमेकीको			
	H5650	H0519	H7794	H2543	H3605	H7453	H7453			

‘तिमीहरूले अरूकी पत्नीको लालसा राख्नु हुँदैन। अरूको घर, खेतबारी कमारी, गाई अनि गधा अथवा केही चीजहरूको लोभ गर्नु हुँदैन। अरू मानिसहरूको केही कुरोको पनि लालच गर्नु हुँदैन।”

22	אֶת־	הַדְּבָרִים	הָאֵלֶּה	דְּבַר	יְהוָה	אֶל־	כָּל־	קְהָלְכֶם	בְּהָר	מִתּוֹךְ	הָאֵשׁ
	यी	वचनहरू	यी	बोल्नुभयो	परमप्रभुले	सबै	समस्त	तिम्रो-सभालाई	पहाडमा	बीचबाट	आगोको
	H0853	H1697	H0428	H1696	H3068	H0413	H3605	H6951	H2022	H8432	H0784
	הַעֲנַן	וְהָעֲרָפֹל	קוֹל	גְּדוֹל	וְלֹא	יִסָּף	וַיִּכְתְּבֶם	עַל־	שְׁנֵי	לְחַת	אֲבָיִם
	बादल	र-गाढा-अन्धकार	स्वरले	ठूलो	र-थपेन	थपेन	र-लेखे	माथि	दुई	ढुङ्गाका-पाटीहरूमा	ढुङ्गाका
	H6051	H6205		H3808	H3254	H3789	H8147	H3871	H0068		
	וַיִּתֵּן־	אֵלָיו:									
	र-दिए	मलाई									
	H5414	H0413									

मोशाले भने, “यी आज्ञाहरू परमप्रभुले तिमीहरूलाई जब दिनुभयो तिमीहरू सबै पहाडमा थियो। त्यस बेला आगो, बादल घोर अँध्यारोबाट परमप्रभु बोल्नु भयो। उहाँले हामीलाई यी आज्ञा दिनु भएपछि अरू केही भन्नु भएन। उहाँले ती आज्ञाहरू दुइवटा ढुङ्गाका पाटीहरूमा लेखेर मलाई दिनुभयो।

23	וַיְהִי	כִשְׁמַעְכֶּם	אֶת־	הַקּוֹל	מִתּוֹךְ	הַחֹשֶׁךְ	וְהָהָר	בְּעָר	בְּאֵשׁ	וַתִּקְרְבוּן	אֵלָי
	र-भयो	तिमीहरूले-सुन्दा	यो	स्वर	बीचबाट	अन्धकारको	र-पहाड	बल्दैथियो	आगोमा	र-नजिक-आयो	म-कहाँ
	H1961	H8085	H0853	H8432	H2822	H2022	H0784	H7126	H0413		
	כָּל־	רִאשֵׁי	שְׁבֻטֵיכֶם	וַיִּקְרְבוּ	רִאשֵׁי	הָהָר	כִּי־	יִדְבְּרוּ	אֶל־הֵימָּ	אֶת־	הָאָדָם
	सबै	प्रमुखहरू	तिम्रा-कुलहरूका	र-तिम्रा-बूढाप्राज्ञहरू	तिम्रा-कुलहरूका	प्रमुखहरू	कि	बोल्नुहुन्छ	परमेश्वरले	मानिससँग	मानिस
	H3605	H7626	H2205	H7200	H2088	H3117	H0784	H8432	H8085	H2425	H0120

“जब पहाड आगोले जलिरहेको थियो त्यसबेला तिमीहरूले अँध्यारोबाट आवाज सुन्यौ। तब तिमीहरूका कुल प्रमुखहरू अनि बूढा-प्रधानहरू म कहाँ आए।

24	וַתֹּאמְרוּ	הֵן	הֲרֹאֵנוּ	יְהוָה	אֵלֵהֵינוּ	אֶת־	כְּבֹדוֹ	וְאֶת־	גְּדֹלוֹ	וְאֶת־	קוֹל
	र-भन्थौ	हेर	देखाउनुभयो	परमप्रभु	हाम्रा-परमेश्वरले	उहाँको	महिमा	र-उहाँको	महानता	र-उहाँको	स्वर
	H0559	H2005	H7200	H3068	H0430	H0853	H3519	H0853	H1433	H0853	H0853
	שְׂמֵעֵנוּ	מִתּוֹךְ	הָאָדָם	הַיּוֹם	הַזֶּה	רִאשֵׁינוּ	כִּי־	יִדְבְּרוּ	אֶל־הֵימָּ	אֶת־	הָאָדָם
	सुन्थौ	बीचबाट	आगोको	आज	यो	देख्यौ	कि	बोल्नुहुन्छ	परमेश्वरले	मानिससँग	मानिस
	H8085	H8432	H0784	H3117	H2088	H7200	H1696	H0430	H0854	H0120	H2425

तिनीहरूले भने, ‘परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्नो महिमा र महानता देखाउनु भयो। हामीहरूले उहाँलाई आगोद्वारा बोल्दै गरेको सुन्थौ अनि थाहा पायौं परमेश्वरले कसैसित कुरा गरेपछि त्यो मानिस निरन्तर बाँच्ने सम्भावना हुन्छ।

25	וַעֲתָה	לָמָּה	נִמּוֹת	כִּי	תֹאכְלֵנוּ	הָאֵשׁ	הַגְּדֹלָה	הַזֹּאת	אִם־	וַיִּסְפְּיִם	אֲנַחְנוּ
	र-अब	किन	मछौं	किनकि	खान्छ-हामीलाई	आगो	ठूलो	यो	यदि	जारी-राख्छौं	हामी
	H6258	H4100	H4191	H3068	H0398	H0784	H2063	H0587	H3254	H0587	
	לְשֹׁמֵעַ	אֶת־	קוֹל	יְהוָה	אֵלֵהֵינוּ	עוֹד	וְנִמְתְּנוּ:				
	सुन्न	यो	स्वर	परमप्रभुको	हाम्रा-परमेश्वरको	अझ	मछौं				
	H8085	H0853	H3068	H4191	H5750	H0430	H4191				

तर मोशा, तिमी यहाँ परख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’

יָמִין	תָּסֵרוּ	לֹא	אֲתֶכֶם	אֱלֹהֵיכֶם	יְהוָה	צִוָּה	כַּאֲשֶׁר	לְעֵשׂוֹת	וַשְׁמַרְתֶּם	32
दाहिने	नहट	नहट	तिमीहरूलाई	तिम्ना-परमेश्वरले	परमप्रभु	आज्ञा-दिनुभयो	जसरी	गर्न	र-पालन-गर	
H3225	H5493	H3808	H0853	H0430	H3068	H6680			H8104	

וַשְׁמַרְתֶּם
 वा-बाँया
[H8040](#)

“यसकारण, परमप्रभुले दिनु भएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होशियार हुनुपर्छ। परमेश्वरलाई अनुसरण गर्नु नछोड।

בְּכֹל-	הַדָּבָר	אֲשֶׁר	צִוָּה	יְהוָה	אֱלֹהֵיכֶם	אֲתֶכֶם	תִּלְכּוּ	לְמַעַן	תְּחַיִּינּוּ	33
सबै	बाटोमा	जुन	आज्ञा-दिनुभयो	परमप्रभु	तिम्ना-परमेश्वरले	तिमीहरूलाई	हिँड	ताकि	बाँचेछौ	
H3605	H1870		H6680	H3068	H0430	H0853	H3212	H4616	H2421	

וְיָטוּב
 र-भलो-होस्
 לְכֶם
 तिमीहरूलाई
 וְהִאֲרַכְתֶּם
 र-लामा-होऊन्
 יָמִים
 दिनहरू
 בְּאֶרֶץ
 देशमा
 אֲשֶׁר
 जुन
 תְּחַיִּינּוּ:
 अधिकार-गर्नेछौ
[H3423](#)

यदि तिमीहरू परमेश्वरले दिनु भएको आदेश अनुसार जीवन निर्वाह गर्छौ भने तिमीहरू बाँचिरहनेछौ अनि प्रत्येक कुराहरू तिम्रो निम्ति राम्रो हुनेछ। तिमीहरू आफ्नो भूमिमा धेरै लामो उमेर बाँचेछौ।